



सप्तकोशी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
शिक्षा, युवा तथा खेलकुद शाखा
तुलसी चौक, सप्तरी
मधेश प्रदेश, नेपाल

फोन नं ०३१-४४००१९
फ्याक्स नं ३१-४४००१९

प.सं. : २०८०/८१

च.सं.:

मिति: २०८१/१०/२०७ गते

विषय: दररेट पेश गर्ने सम्बन्धमा ।

चालु आ.व.२०८०/८१ मा यस सप्तकोशी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका छात्राहरूका लागि स्यानिटरी प्याड खरिद गर्नु पर्ने भएकोले सो खरिद प्रक्रियाको लागि बजार दररेट कायम प्रयोजनार्थ तपमिल बमोजिमको स्पेशिफिकेशन अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस शाखामा दररेट उपलब्ध गराई दिन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल:

Item description	Specification	Unit	Rate	Remarks
Sanitary Pad	<p>1.Type and physical finishing:Regular with wing,napkin with uniform thickness,shall have a soft feel and when worn shall not chafe or give any uncomfortable feeling.They shall be free from all sorts of foreign matter.</p> <p>2.Raw Meterial permitted:</p> <p>a. Absorbent filter: plant-based raw materials such as wood pulp,cellelose pulp,bamboo fiber,banana fiber and corn which have natural sterlization effects,tissue paper,pure cotton,shall be free from lumps,oil spots,dirt or foreign material.</p> <p>b. Covering: The covering of the absorbent filter shall be of a good quality cotton or rayon knitted sleeving,gauge or non-woven fabric with sufficient porosity to permit the assembled pad to meet absorbency requirements.</p> <p>3.Size:size including minimum(240±20 mm length and 60 to 75 mm width,thickness 15mm±2mm)</p> <p>4.Absorbency: The sanitary pad shall absorb at least 30 ml of colored distilled water and it shall not show leakage at the bottom or sides of the sanitary napkin.</p> <p>5.Disposibility: Disposable pad with the covering removed, shall be immersed in 15 liters of water and stirred.The pad shall disintegrate in the water in not more than 5 minutes.</p> <p>6.Colour: The product shall be white in colour and shall be almost odourless.</p> <p>7.PH Value:free from acid and alkali,pH of absorbent material shall be 6-8.5(tested as per the method given in Indian Standard 1390)</p> <p>8.Hygiene testing requirement: Total viable count (total number of bacteria and fungi) shall be not more than 1000 cfu/gm and absence of Staphylococcus aureus. The napkin shall be tested for the presence of staphylococcus aureus in accordance with IS 5887(Part 2)</p> <p>9. The manufacturer shall declare that all indigredients used in the product are safe for human use based on its known toxicological characteristics at intended use.</p> <p>10.Packaging type:at least 90% compostable pack,protecting package to product</p> <p>11.Packaging size:minimum 8 pads per pack.</p> <p>12.Biodegradability or composibility requirements: At least 90% degrade within 6 months (testing is performed and conformed from recognized and approved laboratory)</p>	packet		

जय प्रकाश आनन्द चौधरी

शाखा प्रमुख

शिक्षा, युवा तथा खेलकुद शाखा

"व्यावसायिक र सिर्जनशील प्रशासन: विकास,समृद्धि र सुशासन"